

रत्ननगर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
टाँडी, चितवन  
बागमती प्रदेश, नेपाल

सि सि क्यामरा खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना  
प्रथम पटक प्रकाशित मिति: २०७७/१२/१३

- यस नगरपालिका को कार्यालय परिसर भित्र सि. सि. क्यामरा जडान गर्नेको लागि सिलबन्दी दरभाउपत्र को माध्यम द्वारा खरिद गर्नु परेकोले मिति २०७७/१२/१३ देखि २०७८/०१/११ गते सम्म कार्यालय समय भित्र बोलपत्र फाराम दस्तुर रु.३०००।- अक्षररुपी रु. तिन हजार मात्र (पछि फिर्ता नहुने) राजश्व शाखामा तिरी वा राष्ट्रीय वाणिज्य बैंकको आन्तरिक राजश्व खाता नं. १८३०१००३०१०१०००३ मा डिपोजिट गरी चालु आ.ब.को लागि नविकरण गरिएको फर्म दर्ता प्रमाणपत्र, व्यवसाय प्रमाणपत्र, आयकर दर्ता तथा मु.अ. कर दर्ता प्रमाणपत्र आ.ब. २०७६/७७ को कर चुक्ता प्रमाणपत्र समेतको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी रु.१०।- को टिकट टाँसी बोलपत्र फाराम खरिद गर्न इच्छुक व्यक्ति वा फर्म समक्ष यो सूचना प्रकाशित गरिएको छ । सिलबन्दी दरभाउपत्र फाराम रत्ननगर नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवनमा निवेदन पेश गरी खरिद गर्न सकिनेछ ।
- सिलबन्दी दरभाउपत्र पेश गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको सही छाप नभएको, एउटाको नाममा खरिद गरी अर्कै नाममा दर्ता गरेको र कुनै पनि शर्त राखी पेश भएको बोलपत्र मान्य हुने छैन ।
- मिति २०७८/०१/११ गते दिनको १२:०० बजे भित्र आफैले खरिद गरेको बोलपत्र रीतपूर्वक भरी सिलबन्दी गरी यस कार्यालयमा दर्ता गराइसक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरू सोही दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहवरमा यस कार्यालयमा खोलिनेछन् । बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र बिक्री गर्ने र दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।
- बोलपत्र दर्ता गर्दा सूचनामा तोकिए अनुसारको जमानत वापतको रकम दाखिला गरेको सक्ल भौचर रत्ननगर नगरपालिकाको कार्यालय, टाँडी चितवनको राष्ट्रिय वाणिज्य बैंकको धरौटी खाता नं. १८३०१००३०३०००००३ मा जम्मा गरेको सक्ल भौचर वा क वर्गको बैंकबाट जारी भएको र बोलपत्र खुल्ने मितिबाट १२० दिन म्याद भएको बैंक ग्यारेण्टी (Bid Bond) बोलपत्रसाथ पेश गर्नु पर्नेछ । विदेशी बैंकको Bank Guarantee भएमा नेपाली बैंकबाट Endorse भएको हुनु पर्नेछ । स्वीकृत बोलपत्रदाताले कार्यालयले तोके अनुसारको कार्यालयको नाममा परफरमेन्स बण्ड सम्झौता गर्नु अगावै पेश गर्नु पर्नेछ । नगद धरौटी राखिएकोमा परफरमेन्स बण्डमा परिवर्तन गर्न पाइने छैन ।
- बोलपत्र स्वीकृत हुँदा प्याकेजको रूपमा स्वीकृत गर्न सकिनेछ । बोलपत्रदाताले बोलपत्रको आइटम वाइज विडिङ्ग् गर्नु पर्नेछ । संझौता हुँदा सि सि क्यामरा को परिमाणमा थपघट हुन सक्नेछ । साथै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- सिलबन्दी दरभाउपत्र साथ आपूर्ति गर्ने सि सि टि भी को गुणस्तर तोकिएको मापदण्ड बमोजिम हुनुपर्ने छ ।
- कार्यालय हाता सम्म सामान ढुवानी गर्न लाग्ने खर्च जडान खर्च र सबै प्रकारका बोलपत्र दाताले व्यहोर्नु पर्नेछ ।
- सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४०(ड) अनुसार बोलपत्र दाताले खरिद कार्यमा अयोग्य नभएको, प्रस्तावित खरिद कार्यमा आफ्नो स्वार्थ नवाझिएको र व्यवसाय संबन्धी कसुरमा सजाय नपाएको भनि लिखित घोषणा भएको कागजात बोलपत्र साथ पेश गर्नु पर्नेछ ।
- एक आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको पाइएमा त्यस्तो बोलपत्र स्विकृत गरिने छैन ।
- बोलपत्र फाराममा रकम उल्लेख गर्दा अंक र अक्षर दुवैमा स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा उल्लेख गरिएको रकमलाई मान्यता दिइनेछ ।
- बोलपत्रको प्रत्येक पानामा बोलपत्रदाताको आधिकारिक व्यक्तिको सही र छाप अनिवार्य रूपमा लागेको हुनु पर्नेछ । साथै बोलपत्रदाताले पेश गर्ने सम्पूर्ण प्रमाणपत्रहरू नविकरण भएको हुनुपर्ने र नोटरी पब्लिकबाट अनिवार्य रूपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
- यस सूचनामा उल्लेख भएकोमा यसै अनुसार र अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३ (संसोधन सहित) र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ । विस्तृत जानकारीको लागि रत्ननगर नगरपालिकाको कार्यालय, रत्ननगर, चितवन सार्वजनिक खरिद शाखा/सूचना प्रविधी शाखामा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ ।

तपशिल

सि.नं.	सूचना नं.	बिबरण	लागत अनुमान मू.अ.कर सहित	धरौटी रकम	कैफियत
१	RAT/CHITWAN/NCB/GOODS/2-077/78	सि सि क्यामरा खरिद तथा जडान (कार्यालय परिसर भित्र)	१३,००,०००।— तेह लाख मात्र	३२,५००।— बत्तिस हजार पाँच सय मात्र	

प्रमुख प्रशासकिय अधिकृत